

मिति २०७९/०६/०२ गतेको गाउँ कार्यपालिकाको बैठकमा पेश भएका प्रस्तावहरू: बैठक संख्या ३-२०७९/०८०

क्र. सं.	प्रस्ताव	निर्णयको संक्षिप्त व्यहोरा	पेश गर्ने विषयगत समिति/शाखा
१.	भदौ महिनाको प्रगति समिक्षा सम्बन्धमा ।	चालु २०७९/०८० को भदौ महिनामा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयबाट सम्पादन भएका कार्यहरूको प्रगति समिक्षा गर्ने ।	प्रमुख प्रशासकीय अधिकृत
२.	निर्णय कार्यान्वयनको समिक्षा सम्बन्धमा ।	यस गाउँ कार्यपालिकाका अधिल्ला बैठकबाट भएका निर्णयहरू कार्यान्वयनको प्रगति समिक्षा गर्ने ।	प्रमुख प्रशासकीय अधिकृत
३.	भू-उपयोग सम्बन्धमा ।	यस भगवतीमाई गाउँपालिकाको भू-उपयोग परिषद् भू उपयोग कार्यान्वयन समिति गठन तथा भू-उपयोग वर्गीकरण सम्बन्धमा छलफल तथा निर्णय गर्ने ।	आर्थिक विकास समिति
४.	भगवतीमाई गाउँपालिका यूवा परिषद् कार्यविधि, २०७९ सम्बन्धमा ।	भगवतीमाई गाउँपालिका यूवा परिषद् कार्यविधि, २०७९ छलफल तथा स्वीकृतिको लागि पेश गर्ने सम्बन्धमा ।	सामाजिक विकास समिति
५.	जुम्लाकाफल थुवाँ वडालेक कचाली सडकको निर्माण सम्बन्धमा ।	जुम्लाकाफल थुवाँ वडालेक कचाली सडकको निर्माण कार्यान्वयन गर्ने ।	पूर्वाधार विकास समिति
६.	विद्युत लाईन विस्तार सम्बन्धमा ।	विद्युत लाईन विस्तारको लागि आवश्यक बजेट व्यवस्था गर्ने ।	पूर्वाधार विकास समिति
७.	श्री भगवती प्राथमिक विद्यालय रानीचौर भवन तला थप निर्माण कार्यको गत आ.व. २०७८/०७९ मा अन्तिम भुक्तानी गर्ने क्रममा रु. ३०००००। बाँकी भुक्तानी सम्बन्धमा ।	श्री भगवती प्राथमिक विद्यालय रानीचौर भवन तला थप निर्माण कार्यको गत आ.व. २०७८/०७९ मा अन्तिम भुक्तानी गर्ने क्रममा रु. ३०००००। बाँकी रहेको हुँदा भुक्तानी गर्न आवश्यक बजेट व्यवस्था गर्ने ।	पूर्वाधार विकास समिति

मिति २०७९/०६/०२ गतेको गाउँ कार्यपालिकाको तेस्रो बैठकबाट भएका निर्णयहरू:

- चालु २०७९/०८० को भदौ महिनामा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयबाट सम्पादन भएका कार्यहरूको प्रगति समिक्षा गरियो ।
- यस गाउँ कार्यपालिकाका अधिल्ला बैठकबाट भएका निर्णयहरू कार्यान्वयनको प्रगति समिक्षा गरियो ।
- यस स्थानीय भू-उपयोग परिषद्को कार्यमा सहयोग गर्न भगवतीमाई गाउँपालिकाको लागि देहाय बमोजिमको एक भू-उपयोग कार्यान्वयन समिति पुनःगठन गर्ने निर्णय गरियो ।
 - क) श्री गणेशबहादुर थापा, अध्यक्ष, भगवतीमाई गाउँपालिका - अध्यक्ष
 - ख) सम्बन्धित वडाको वडा अध्यक्ष - सदस्य
 - ग) कृषि विकास शाखा प्रमुख - सदस्य
 - घ) पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख - सदस्य
 - ङ) कृष्णप्रसाद अधिकारी, वडा नं. ४ - सदस्य
 - च) पद्मा शाही, वडा नं. २ - सदस्य
 - छ) पशुपति शाही, वडा नं. ३ - सदस्य
 - ज) नन्दे खड्का, वडा नं. ५ - सदस्य
 - झ) प्रमुख प्रशासकीय अधिकृत - सदस्य सचिव

४. भगवतीमाई गाउँपालिका यूवा परिषद् कार्यविधि, २०७९ पेश भयो । कार्यविधि माथि छलफल तथा सुझावको लागि विध्येक समितिमा पठाउने निर्णय गरियो ।
५. यस गाउँपालिकाको चालु आ.व. २०७९/०८० वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेश सरकार समपुरक अनुदान र भगवतीमाई गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन हुने जुम्लाकाफल थुवाँ वडालेक कचाली सडकको निर्माण कार्य वडा नं. ५ देउल भन्ने स्थानबाट सुरु गर्ने गरी लागत अनुमान तयार गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्ने निर्णय गरियो ।
६. यस गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाईन विस्तार कार्य अन्तर्गत विद्युत पोल र विद्युत लाईन पुगेको स्थानहरुमा विद्युत लाईन सुचारु गर्न विद्युत सामग्री खरिद तथा विद्युत सञ्चालन सम्बन्धि अन्य कार्यको लागि सम्बन्धित वडा कार्यालयबाट विद्युत शिर्षकमा छुट्याइएको रकमबाट खर्च गर्ने र अपुग भएमा सम्बन्धित वडाका देहायका कार्यक्रमरु संशोधन गरी खर्च गर्ने निर्णय गरियो ।

तपसिल:

घटाइएको शिर्षक					बढाइएको शिर्षक				
क्र. सं.	कार्यक्रमको नाम	बजेट रु.	घटेको बजेट रु.	बाँकी	क्र. सं.	कार्यक्रमको नाम	बजेट रु.	बढेको रकम रु.	जम्मा रु.
१.	ठाँटी खानेपानी मर्मत सम्भार	५००००	५००००	०	१.	विद्युत लाईन विस्तार	०	५००००	५००००
२.	ने.रा.पिपल आ.वि. इन्टरनेट तथा कम्प्युटर जडान	३५००००	३५००००	०	२.	विद्युत लाईन विस्तार	०	३५००००	३५०००

७. यस भगवतीमाई गाउँपालिका वडा नं. २ स्थित श्री भगवती प्राथमिक विद्यालय रानीचौर भवन तला थप निर्माण कार्यको गत आ.व. २०७८/०७९ मा अन्तिम भुक्तानी गर्ने क्रममा रु. ३०००००। कम भुक्तानी भएको हुँदा चालु आ.व. २०७९/०८० को खर्च शिर्षक ८०६६७५०५३०७ भगवतीमाई गाउँपालिका-पूर्वाधार विकास शाखा खर्च शिर्षक नं. ३११५९ अन्य सार्वजनिक निर्माण कार्यक्रमबाट खर्च गर्ने निर्णय गरियो ।